

Neh

Chapter 13

Nepali Interlinear

Reference: Nepali ERV

אֲשֶׁר	בּוֹ	כָּתוּב	וְנִמְצָא	הָעַם	בְּאֲזִנֵּי	מִשָּׁה	בְּסֻפְרָא	נִקְרָא	הַחוּוָּא	בְּיוֹם	1
कि	यसमा	लेखिएकी	र-भेटियो	मानिसहरूको	कानमा	मोशाको	पुस्तकमा	पढियो	त्यस	त्यस-दिन	
		H3789	H4672		H0241	H4872		H7121	H1931	H3117	
עוֹלָם:	עַד-	הָאֱלֹהִים	בְּקֶהֱל	וּמֵאָבִי	עַמּוּנִי	יְבוּא	לֹא-				
सदाको-लागि	कहिल्यै	परमेश्वरको	सभामा	र-मोआबीहरूले	अम्मोनीहरू	प्रवेश-गर्नु-हुँदैन	प्रवेश-गर्नु-हुँदैन				
H5769	H5704	H0430	H6951	H4125	H5984	H0935	H3808				

त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।

וַיִּשְׂכַּר	וּבְמַיִם	בְּלֶחֶם	יִשְׂרָאֵל	בְּנֵי	אֶת-	קָדְמוֹ	לֹא	כִּי	2
र-भाडामा-लिए	र-पानीसहित	रोटीसहित	इसाएलका	छोराहरूलाई	यी	आएनन्	तिनीहरूले-आएनन्	किनभने	
	H4325	H3899	H3478		H0853	H6923	H3808		
לְבָרְכָהּ:	הַקְּלָהּ	אֶלְהֵינוּ	וַיִּתְּנָהּ	לְקָלָיו	בְּלַעַם	אֶת-	עָלְיוֹ		
आशीर्वादमा	श्रापलाई	हाम्रा-परमेश्वरले	तर-परिवर्तन-गर्नुभयो	श्राप-दिनलाई	बिलामलाई	यी	उनीहरूको-विरुद्धमा		
H1293	H7045	H0430	H2015	H7043		H0853			

किनभने तिनीहरूले इसाएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरुद्ध बलामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।

מִיִּשְׂרָאֵל:	עָרַב	כָּל-	וַיִּבְרָאוּ	הַתּוֹרָה	אֶת-	כְּשִׁמְעֵם	וַיְהִי	3
इसाएलबाट	मिश्रित-जातिहरूलाई	सबै	र-अलग-गरे	व्यवस्था	यी	तिनीहरूले-सुनेपछि	र-भयो	
H3478		H3605	H0914	H8451	H0853	H8085	H1961	

जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इसाएलबाट पृथक गरे। 4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो। अनि तिनीले तोबियाहको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।

קָרוֹב	אֶלְהֵינוּ	בֵּית-	בְּלִשְׁכַּת	נְתוּן	הַכֹּהֵן	אֶלְיָשִׁיב	מִזְבֵּחַ	וּלְפָנָי	4
नजिकको	हाम्रा-परमेश्वरको	भवनको	कोठामा	नियुक्त-भएको-थियो	पुजारी	एल्याशीब	यसभन्दा	र-यसभन्दा-अघि	
H7138	H0430		H3957	H5414	H3548	H0475	H2088	H6440	

לְטוֹבָהּ:
तोबियाहको
[H2900](#)

הַמְנַחֵה	אֶת-	נֹתְנִים	לְפָנָי	הָיוּ	וַיִּשְׂם	גְּדוּלָּה	לְשֹׁכָה	לוֹ	וַיַּעַשׂ	5
अन्नबलि	यी	राख्ने-थियो	पहिले	थियो	र-त्यहाँ	ठूलो	ठूलो-कोठा	उनको-लागि	र-बनाएको-थियो	
H4503	H0853	H5414	H6440	H1961	H8033		H3957			
וְהַמְשַׁרְרִים	הַלְוִיִּם	מִצֹּנֹת	וְהַיִּצְחָר	הַחִירוֹשׁ	הַהֲגָוִן	וּמַעֲשֵׂר	וְהַכֹּהֵן	הַלְבוּשָׁה		
र-गायकहरूको	लेवीहरूको	आज्ञा	र-तेलको	नयाँ-दाखमद्यको	अन्नको	र-दशमांश	र-भाँडाहरू	धूप		
H7891	H3881	H4687	H3323	H8492	H1715	H4643	H3627	H3828		

הַכֹּהֲנִים:
पुजारीहरूको
[H3548](#)

וְהַתְּרוּמָת
र-भेटी
[H8641](#)

וְהַשְּׂעָרִים
र-द्वारपालहरूको
[H7778](#)

6 וּבְכֹל- יוֹם לֹא הָיְתָה בִּירוּשָׁלַם כִּי בְשָׁנָה שְׁלֹשִׁים וּשְׁנַיִם לְאַרְבַּח־שָׁסָתָא 6
 र-यो-सबैमा यो म-थिइनेँ ल-थिइनेँ किरुशलेममा चिइनेँ चि किनभने चि वर्षमा चि बत्तीसौँ र-दुई अर्तक्सक्ससको

מֶלֶךְ-רַגְלֵי בָבֶלְיָהּ בָּאָתִי אֶל- הַמֶּלֶךְ וּלְקַץ יָמָיו נִשְׁאַלְתִּי מֶן- הַמֶּלֶךְ :
 राजा बाबेलको आँ गएँ तर्फ राजाकहाँ र-केही-समयपछि दिनहरू अनुमति-मार्गो बाट राजासँग

यी सबै भएको बेला म यरूशलेममा थिइनेँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औँ वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मार्गो।

7 וְאַבְוָא לִירוּשָׁלַם וְאַבְיָנָה בְּרָעָה אֶשֶׁר עָשָׂה אֱלֹהִים לְטוֹבָהּ לַעֲשׂוֹת לִי וְאַבְוָא ר-आएँ यरूशलेममा र-बुईँ र-बुईँ दुष्टता जो गरेको-थियो एल्याशीबले एल्याशीबले लागि तोबियाहको-लागि बनाएर उनीलाई

נִשְׁכָּה בַחֲצָרֵי בֵּית הָאֱלֹהִים :
 कोठा आँगनमा भवनको परमेश्वरको

अनि म यरूशलेम फर्केँ। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ।

8 וַיִּרְעַ לִי מֵאֵד וְאַשְׁלִיכָה אֶת- כָּל- כְּלָיָי בֵּית- טוֹבְיָהּ חָוִץ מִן- וַיִּרְעַ ר-नराम्रो-लाग्यो मलाई अत्यन्तै म-आएँ र-प्याँकेँ र-प्याँकेँ यो सबै सामानहरू घरको बाहिर बाट

הַלְשָׁכָה :
 कोठाबाट

म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आंगनमा प्याँकिदिएँ।

9 וְאַמְרָה ר-आदेश-दिईँ नुशुद्ध-पारे र-शुद्ध-पारे कोठाहरू कोठाहरू र-फिर्ता-राखेँ र-फिर्ता-राखेँ त्यहाँ शं सामानहरू कोठाहरू कोठाहरू परमेश्वरको भवनको घरेलु सामानहरू बाहिर यी अन्नबलि

וְהַלְבִּינָהּ :
 र-धूप

तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्तनहरू फर्काएँ।

10 וְאַרְעָה כִּי- מְנִיּוֹת הַלְוִיִּם לֹא נִתְּנָה וַיִּבְרָחוּ אִישׁ- וְאַרְעָה ר-थाहा-पाएँ कि भागहरू लेवीहरूको लेवीहरूको थिएन-थिएन थिएन-थिएन र-भागोका-थिए र-भागोका-थिए प्रत्येक-मानिस

לְשָׂרְהוּ הַלְוִיִּם וְהַמְשָׁרְרִים עָשִׂי הַמְלָאכָה :
 आपनो-खेतमा लेवीहरू र-गायकहरू लेवीहरू काम गर्नेहरू

तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।

11 וְאַרְבִּיבָה אֶת- הַסְּנָיִם וְאַמְרָה מְדוּעַ נִעְזָב בֵּית- הָאֱלֹהִים וְאַקְבָּצִים וְאַעֲמָדִים ר-झगडा-गरेँ यो अधिकारीहरूसँग र-भनेँ किन र-भनेँ छोटिएको-छ भवन परमेश्वरको परमेश्वरको र-भेला-गरेँ र-खडा-गरेँ

עַל- עֲמָדָם :
 आफ्नो ठाउँमा

मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरेँ। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ।

12	וְכַל- ר-सबै	יְהוָה यहूदाले	הָבִיאוּ ल्याए	מַעֲשֵׂךְ दशमांश	הַדָּגָן अन्नको	וְהַתְּרוּשׁ र-नयाँ-दाखमद्यको	וְהַיִּצְהָר र-तेलको	לְאוֹצְרוֹת: भण्डारहरूमा
	H3605	H3063	H0935	H4643	H1715	H8492	H3323	H0214

तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।

13	וְאוֹצְרָה र-भण्डारपालक-नियुक्त-गरेँ	עַל- माथि	אוֹצְרוֹת भण्डारहरूमा	שְׁלֵמְיָה शलेम्याह	הַכֹּהֵן पुजारी	וְצָדוֹק र-सादोक	הַסּוֹפֵר शास्त्री	וּפְדִיָּה र-पदायाह	מֶן- बाट	
	H0686		H0214	H8018	H3548	H6659		H6305		
	הַלְוִיִּם लेवीहरूको	וְעַל- र-तिनीहरूको-सहायक	יָדָם हातमा	חֲנָן हानान	בֶּן- छोरा	זְכוּר जावकूरका	בֶּן- छोरा	מִתְנַהֵג मत्तन्याहका	כִּי किनभने	נִאֲמָנוּם विश्वासयोग्य
	H3881	H3027	H2605		H2139			H4983	H0539	
	נִחְשְׁבוּ ठानिन्थ्यो	וְעַלֵּיהֶם र-तिनीहरूमाथि	לְחַלֵּק बाँड्नलाई	לְאַחֵיהֶם: तिनीहरूका-भाइहरूलाई	פ- —					
	H2803			H0251						

त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरेँ र हनान जावकूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।

14	זְכוּתָהּ- सम्झनुहोस्	לִי मलाई	אֱלֹהֵי मेरा-परमेश्वर	עַל- लागि	זֹאת यो	וְאֵל- र-नमेट्नुहोस्	תְּמַח नमेट्नुहोस्	חֲסִרֵי मेरा-कृपाका-कामहरू	אֲשֶׁר जो	עָשִׂיתִי मैले-गरेँ
	H2142		H0430		H2063	H0408				
	בְּבֵית भवनमा	אֱלֹהֵי मेरा-परमेश्वरको	וּבְמִשְׁכְּבֵינוּ: र-यसका-सेवाहरूमा							
		H0430	H4929							

हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

15	בַּיָּמִים ती-दिनहरूमा	הַתְּמִנָּה ती	רֵאִיתִי मैले-देखें	אֲבִיהוּדָה यहूदामा	הַרְקִי- दाखमद्य-पेल्लेहरू	אֲגִתּוֹת दाखमद्य-पेल्लेहरू	בְּשִׁבְתִּי शबाथमा	וּמִבְּיָאִים र-ल्याउनेहरू	הָעֵרְמוֹת थुप्राहरू	
	H3117	H1992	H7200	H3063	H1869	H1660	H7676	H0935	H6194	
	וְעַמּוּסַיִם र-लादेका-थिए	עַל- माथि	הַחֲמֻרִים गधाहरूमाथि	וְאֶת- र-साथै	וְיָוִן दाखमद्य	עֲנָבִים दाखहरू	וּתְאֲנִים र-नेभाराहरू	וְכָל- र-सबै-प्रकारको	מִשָּׂא भारीहरू	וּמִבְּיָאִים र-ल्याउनेहरू
	H6006		H2543	H0637	H3196	H6025	H8384	H3605	H0935	
	יְרוּשָׁלַם यरूशलेममा	בְּיָמָם दिनमा	הַשִּׁבְתִּי शबाथको	וְאֶתֵּיר र-चेतावनी-दिँ	בְּיָמָם दिनमा	מִכְּרָם तिनीहरूले-बेचे	צִיָּד: खानेकुरा			
	H3389	H3117	H7676		H3117	H4376				

त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ले कामगरिरहेको देखें। अनि अन्नकारा शल्या एका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखे। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिँँ।

16	וְהַצָּרִים र-टायरबासीहरू	יָשְׁבוּ बस्ने-थिए	בָּהּ यसमा	מִבְּיָאִים ल्याउनेहरू	דָּאג माछा	וְכָל- र-सबै-प्रकारको	מִכְּרָם सामान	וּמִכְּרִים र-बेचेहरू	בְּשִׁבְתִּי शबाथमा	לְבָנֵי छोराहरूलाई
	H6876	H3427		H0935	H1709	H3605	H4377	H4376	H7676	
	וְהַיְהוּדָה यहूदाका	וּבִירוּשָׁלַם: र-यरूशलेममा								
	H3063	H3389								

यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेचका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।

22	וְאִמְרָהּ	לְלוֹיִם	אֲשֶׁר	יְהִי	מִטְהַרִּים	וּבָאִים	שְׁמֹרִים	הַשְּׁעָרִים	לְקָדֵשׁ	אֶת-
	र-भर्ने	लेवीहरूलाई	कि	तिनीहरू-होउन्	शुद्ध-भएर	र-आएर	रक्षा-गर्दै	ढोकाहरू	पवित्र-पार्नलाई	यो
	H0559	H3881		H1961	H2891	H0935	H8104	H8179	H6942	H0853

יּוֹם	הַשְּׁבֹט	גַּם-	זֹאת	זְכָרָהּ-	לִי	אֶלְהִי	וְחֹסֶה	עָלַי	כְּרַב
दिन	शबाथको	यो-पनि	यो	सम्झ्नुहोस्	मलाई	मेरा-परमेश्वर	र-दया-गर्नुहोस्	ममाथि	प्रशस्तताअनुसार
H3117	H7676	H1571	H2063	H2142	H0430	H2347	H7230		

פּ : חֲקָרָהּ
— तपाईंको-कृपा

त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भर्ने। हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

23	גַּם	בַּיּוֹם	הָהָם	רְאִיתִי	אֶת-	הַהַגְדִּים	הַשִּׁיבוּ	נָשִׁים	אֲשֶׁר	אֲשֶׁר-רָאִיתָ
	साथै	ती-दिनहरूमा	ती	मैले-देखें	यी	यहूदीहरूले	बसाएका-थिए	पत्नीहरू	अश्वोदी	अश्वोदी
	H1571	H3117	H1992	H7200	H0853	H3064	H3427	H0802	H0796	H0796

עַמּוֹנוֹתָ] (עַמּוֹנוֹתָ) : מוֹאָבִיּוֹת
अम्मोनी अम्मोनी मोआबी
[H5984](#) [H5984](#) [H4125](#)

ती दिनहरूमा मैले अश्वोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।

24	וּבְנֵיהֶם	חֲצִי	מִדְבָּר	אֲשֶׁר-הוֹדִית	וְאִנָּם	מְכִירִים	לְדָבָר	יְהוּדִית
	र-तिनीहरूका-छोराहरूले	आधा	बोल्ने-थिए	अश्वोदी-भाषामा	र-जान्दैनन्-थिए	जान्दैनन्-थिए	बोल्न	यहूदी-भाषामा
	H3956	H2677	H1696	H0797	H0369	H1696	H3066	H3066

וְעַם : וְעַם :
जातिहरूको जातिहरूको र-भाषाअनुसार
[H3956](#)

तिनीहरूका आधा केटा-केटीहरूले अश्वोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए।

25	וְאָרִיב	עִמָּם	וְאֶקְלָם	וְאָכָה	מִהֶם	אֲנָשִׁים	וְאִמְרָטָם	וְאֲשֶׁבִיעֵם
	र-झगडा-गर्ने	तिनीहरूसँग	र-श्राप-दिँएँ	र-कुट्टे	तिनीहरूमध्येका	मानिसहरूलाई	र-कपाल-तार्ने	र-शपथ-खुवाँएँ
	H7378	H7043	H5221	H1992	H0376	H4803	H7650	

בְּאֵלֹהִים	אִם-	הַתָּנָּ	בְּנֵיכֶם	לְבְנֵיהֶם	וְאָם-	תִּשְׁאֹ
परमेश्वरमा	कहिल्यै-दिनु-हुँदैन	दिनु-हुँदैन	तिमीहरूकी-छोरीहरू	तिनीहरूका-छोराहरूलाई	र-कहिल्यै-दिनु-हुँदैन	लिनु-हुँदैन
H0430	H5414	H1323			H5375	

מִבְּנֵיהֶם : לְבְנֵיכֶם : וְלָכֵם :
तिनीहरूकी-छोरीहरूबाट तिमीहरूका-छोराहरूलाई र-तिमीहरूको-लागि

यसकारण मैले तिनीहरूसित बहस गर्ने अनि मैले तिनीहरूलाई श्राप दिँएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाही तानी दिँएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

26	הָלוֹא	עַל-	אֵלֶּה	חָטָא-	שְׁלֹמֹה	מֶלֶךְ	יִשְׂרָאֵל	וּבְגוֹיִם	הַרְבִּים	לֹא-
	के	माथि	यी-कुराहरूमा	पाप-गरेनन्-र	शलोमीन	राजा	इसाएलको	र-धेरै-जातिहरूमा	धेरै	थिएन
	H3808	H0428	H2398	H8010	H4428	H3478			H3808	

הָיָה	מֶלֶךְ	כְּמֹהוּ	וְאֶהוּב	לְאֵלֹהֵינוּ	הָיָה	וְיִתְגַּדְּהוּ	אֵלֹהִים	מֶלֶךְ	עַל-
थिएन	राजा	उनीजस्तो	र-प्रिय	आफ्ना-परमेश्वरको	थियो	र-परमेश्वरले-नियुक्त-गर्नुभयो	परमेश्वरले	राजा	माथि
H1961	H4428	H3644	H0157	H0430	H1961	H5414	H0430	H4428	

כָּל- : יִשְׂרָאֵל : גַּם- : אוֹתוֹ : הַחֲטָאִים : הַנְּכָרִיּוֹת :
सबै इस्राएलको तर-उनीलाई-पनि उनीलाई पाप-गराए तिमीहरूले तिमीहरूको विदेशी

तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउनु भयो। तर विदेशी स्त्रीहरूले वहाँलाई परमेश्वरको विरुद्ध पाप गर्न लगाए।

27
27
לְמַעַן
הָאֵת
הַנְּשִׂאִים
וְלָכֵם
כָּל־
אֵת
לְעֵשֶׂת
הַנְּשִׂאִים
וְלָכֵם

विश्वासघात-गर्न
यो
ठूलो
दुष्टता
सबै
यो
गर्न
के-हामीले-सुनु
र-तिमीहरूको-लागि

[H4603](#)
[H2063](#)
[H3605](#)
[H0853](#)
[H8085](#)

27
27
בְּאֵלֵהֶם
לְהַשִּׁיב
נָשִׁים
נְכָרִים:

हाम्रा-परमेश्वरको-विरुद्धमा
बसाउन
पत्नीहरू
विदेशी

[H0430](#)
[H3427](#)
[H0802](#)
[H5237](#)

अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँचो जीवन जीएका छैनौं। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौं।”

28
28
וּמְבִי
יְיָ
בֵּן־
אֱלֹהֵי
הַכֹּהֵן
הַגָּדוֹל
חַתָּן
לְסַבְלָט
הַחֲרָנִי
וְאֶבְרִיחָה

र-छोराहरूबाट
योयादाका
छोरा
एल्याशीबका
पुजारी
महान्को
ज्वाइ
सन्बल्लटको
होरोनीको
र-भगाएँ

[H3111](#)
[H0475](#)
[H3548](#)
[H2860](#)
[H5571](#)
[H2772](#)
[H1272](#)

28
28
מֵעָלַי

मबाट

यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढा खेदि दिएँ।

29
29
זְכָרָה
לָהֶם
אֱלֹהֵי
עַל
נְאֻלֵי
הַכֹּהֵן
וּבְרִית
הַכֹּהֵן
וְהַלְוִיִּם:

सम्झनुहोस्
तिनीहरूलाई
मेरा-परमेश्वर
लागि
अपवित्र-पार्नेहरू
पुजारीपनको
र-करार
पुजारोपनको
र-लेवीहरूको

[H2142](#)
[H1992](#)
[H0430](#)
[H1352](#)
[H3550](#)
[H1285](#)
[H3550](#)
[H3881](#)

मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।

30
30
וְהַתָּיִם
מִכָּל־
גֵּר
וְאֶעֱמִידָה
מִשְׁמֵרוֹת
לְכֹהֲנִים
וְלְוִיִּם
אִישׁ

र-शुद्ध-पारि
सबै-बाट
विदेशी
र-खडा-गरेँ
पालीहरू
पुजारीहरूको-लागि
र-लेवीहरूको-लागि
प्रत्येक-मानिस

[H2891](#)
[H3605](#)
[H5236](#)
[H5975](#)
[H4931](#)
[H3548](#)
[H3881](#)
[H0376](#)

30
30
בְּמִלְאֲכָתִי:

आफ्नो-काममा

[H4399](#)

मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ।

31
31
וְלִקְרָבָן
הָעֲצִים
בְּעֵתֵים
מִזְמָנוֹת
וּלְבְּכוֹרִים
זְכָרָה
לִי
אֱלֹהֵי

र-भेटीको-लागि
दाउराको
समयमा
तोकिएको
र-पहिलो-फलहरूको-लागि
सम्झनुहोस्
मलाई
मेरा-परमेश्वर

[H6086](#)
[H6256](#)
[H2163](#)
[H1061](#)
[H2142](#)
[H0430](#)

31
31
לְטוֹבָה:

भलाइको-लागि

मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयमा नै ल्याओस्। हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।